



प्रेस विज्ञप्ति

N-24-013-15

मिति २०७२ साल बैशाख १२ गते नेपालमा गएको महाभूकम्प र त्यसपछि यसको अनगिन्ती पराकम्पहरूले पुऱ्याएको जनधनको क्षतिको राहतका लागि गैरआवासीय नेपाली संघले खेलेको भूमिका र पुऱ्याएको योगदान बारे सर्वविदितै छ ।

तर, पछिल्ला केही सातायता नेपालका बिभिन्न भागमा भइरहेका बन्द हडताल तथा हिंसात्मक आन्दोलनका घटनाप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको छ । दशैं तिहार जस्ता मुख्य चाडपर्वको सम्मुखमा मुलुकको अर्थतन्त्र नै डामाडोल बनाउनेगरी तीन सातायता भइरहेका आन्दोलनले सबैभन्दा ठूलो क्षति दैनिक श्रम गर्नुपर्ने आम नागरिकलाई परेको तथ्य जगजाहेर नै छ ।

आफ्नो अधिकार प्राप्तिको आन्दोलनका कारण आम नागरिकको अधिकार हनन् भइरहेको र यसले अन्ततः मुलुकको अर्थतन्त्रलाई तहसनह बनाएको तथ्यप्रति गम्भीर बन्दै बन्द हडताल तत्काल खुला गर्न र आन्दोलनलाई संयमित बनाउन गैरआवासीय नेपाली संघ सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गर्दछ ।

मुख्य राजनीतिक दलहरूले वाचा गरेको अवधिभित्र संविधान बन्न नसकेको दुखद् परिस्थिति एकातिर छ भने दशौं हजार मानिसको ज्यान र खर्बौं रुपैयांको भौतिक संरचना ध्वस्त हुने गरी गएको महाभूकम्पले भत्काएको देशलाई पुनःनिर्माण गर्ने हाम्रो गम्भिर दायित्वलाई अगाडी बढाउन ढिला भइरहेको छ ।

समयमै संविधान पनि नबने र पुनःनिर्माणको काम पनि कसैको प्राथमिकतामा नपर्ने यस्तो परिस्थितिमा हामी कतातिर गइरहेका छौं भन्ने प्रश्नले हामी सम्पूर्ण गैरआवासीय नेपालीलाई गम्भिर बनाएको छ । राष्ट्र पुनःनिर्माण र सम्बृद्धिका लागि साझेदारी गर्न आतुर लाखौं गैरआवासीय नेपाली र बिदेशी दाताहरू समेत यही प्रश्नको जवाफ खोजिरहेका छन् ।

तसर्थ, अधिकतम सहमतिका आधारमा संविधान निर्माण प्रकृत्यालाई निष्कषमा पुऱ्याइ राष्ट्र पुनःनिर्माणको अभियान सुरुवात गर्न गैरआवासीय नेपाली संघ मुलुकका सबै जिम्मेवार राजनीतिक दल, नागरिक समाज तथा आन्दोलनरत पक्षहरूसाग हार्दिक आह्वान गर्दछ । जनजीवन र अर्थतन्त्र नै संकटमा पर्नेगरी भएका हप्तौं लामो बन्द र हडतालका कार्यक्रम स्थगित गरी जनजीवन र अर्थब्यबस्थालाई सहज बनाइदिनसमेत हामी सरोकारवाला सबैसमक्ष हार्दिक आह्वान गर्दछौं ।

शेष घले

अध्यक्ष

अन्तराष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघ,

मिति: २०७२ भदौ २५ गते